



.....शाखा

Company
Seal

Account Opening Form
(Firm/Company/Association/Others)

खाता खोल्ने आवेदन फाराम

महोदय,
Dear Sir/Madam

मेरो/हाम्रो नाममा निम्न उल्लेखित बमोजिमको खाता खोल्दिनु हुन अनुरोध गर्दछु/गर्दछौं। यस खाता सम्बन्धी हाल बनेको र पछि बन्ने कम्पनीको नियम पालना गर्नेछु/गर्नेछौं।
मेरो/हाम्रो सहि विवरण तल दिएको छु/दिएको छौं। फरक परेमा म/हामी जवाफ देही हुनेछु/हुनेछौं।

I/we request you to open following deposit a/c. I/we agree to abide by the terms and condition governing the deposit from time to time.
The information furnished below is true and correct to the best of my knowledge, if found false any action can be taken against me/us.

Account No:
खाता नं.

Applicant's Detail आवेदकको तिवरण

Name of Applicant
निवेदकको नाम

Address House No. Ward No. Street/Tole
ठेगाना घर नं.: बडा नं.: टोल/मार्ग

VDC/ Municipality District Zone
गा.वि.स./नगरपालिका जिल्ला अञ्चल

Tel. No. Fax No. E-mail
फोन नं.: फ्याक्स नं.: ई-मेल:

Year of Establishment Registration No. PAN No.
दर्ता मिति रजिष्ट्रेसन नं. पान नं.

Account Type खाताको प्रकार

☐ Saving A/C ☐ Fixed Deposit A/C ☐ Others
बचत मुद्दती खाता अन्य

Mode of Interest Payment: ☐ Monthly ☐ Quarterly ☐ Half Yearly ☐ Yearly ☐ on Maturity
व्याज भुक्तानी तरीका: मासिक त्रैमासिक अर्धवार्षिक वार्षिक अवधिको अन्त्यमा

Deposit Amount ☐ Cash ☐ Cheque
निक्षेप रकम रु. नगद चेक

In words Only
अक्षरेपी रु. (मात्र)

Deposit period in month
निक्षेप अवधि महिनामा

Reference सिफारिसकर्ता

Introduced by
परिचय गराउनेको नाम

Address Tel.
ठेगाना फोन

अन्य निर्देशन भएमा :

खाता संचालन सम्बन्धि सामान्य शर्त तथा नियमहरू

खाता खोल्ने सम्बन्धमा

- न्यूनतम जम्मा गर्ने रकम: विभिन्न योजनामा संस्थाले निर्धारण गरे अनुसार हुनेछ।
- निक्षेपकर्ताले योजनाको छनौट अगाडीनै गर्नुपर्दछ। एकपटक योजना छनौट गरिसकेपछि योजना परिवर्तन गर्न पाइने छैन।

व्याजको सम्बन्धमा

- विभिन्न योजनाको लागि संस्थाले तोके बमोजिमको व्याजदर कायम हुनेछ।
- विभिन्न योजनाको लागि चेक वा ड्राफ्टबाट रकम प्राप्त भएमा त्यस्तो रकम संस्थाको खातामा जम्मा भएपछि मात्र मान्यता प्रदान गरिनेछ। तर नगदमा जम्मा गरेको अवस्थामा सोही दिन देखि लागु गरिनेछ।
- मुद्दती खाता खोलेको दिन देखि म्याद सकिने दिन सम्मको तोकिएको प्रतिशतको दरले व्याज दिइनेछ।
- निक्षेपमा आर्जित व्याजमा नियमानुसारको लाग्ने व्याज कर कट्टागरी बाँकि रकम मात्र निक्षेपकर्तालाई भुक्तानी गरिनेछ।

सुरक्षित राख्नुपर्ने

- निक्षेपकर्तालाई संस्थाले प्रदान गरेको मुद्दती निक्षेप रसिद (Fixed Deposit Certificate) र व्याज भुक्तानी पूर्जा (Interest Warrant) सुरक्षित राख्नुपर्नेछ। त्यस्ता कागजात हराएमा संस्थालाई तुरुन्त सूचना दिनुपर्नेछ। संस्थाले तोकेको शुल्क लिई प्रतिलिपी उपलब्ध गराउन सक्नेछ। यस्ता कागजात हराई सोको संस्थाबाट भुक्तानी हुन गएमा वा निक्षेपकर्तालाई हानी नोक्सानी हुन गएमा संस्था जिम्मेवार हुनेछैन।

मुद्दती खाताको धितोमा ऋण

- यस संस्थाको मुद्दतीमा जम्मा गरेको रकमको बढिमा ९० प्रतिशत सम्म ऋण प्रदान गर्न सकिनेछ। यस्तो ऋण रकममा नियमानुसारको व्याज लाग्नेछ। यसरी कर्जा लिँदा ग्राहकले मुद्दती रसिद र संस्थाले प्रदान गरेको अग्रिम व्याज भुक्तानी पूर्जा संस्थामा बुझाउनुपर्नेछ।

अन्य

- कुनैपनि निक्षेपकर्ताको भुक्तानी मिति शनिवार वा अन्य कुनै सार्वजनिक विदाको दिन परे विदा पछिको कार्यालय खुलेको पहिलो दिनमा भुक्तानी गरिनेछ।
- निक्षेपकर्ताले निक्षेपको अवधि समाप्त भएपछि नविकरण गर्न चाहेमा संस्थाको नियम अनुसार नविकरण गरिनेछ।
- निक्षेपकर्तालाई सम्पर्क गर्नुपरेमा संस्थाले फारममा उल्लेखित फोन नं र ठेगानामा गर्नेछ र ठेगाना परिवर्तन भएको कारणले सम्पर्क हुन नसकेमा कम्पनी जवाफदेयी हुनेछैन।
- बचत खाताको नियम तथा शर्तहरू तोकिए बमोजिम हुनेछ।
- उपरोक्त नियम तथा शर्तहरू पूर्व सूचना बिना संस्थाले संशोधन वा खारेज गर्न सक्नेछ।

यस संस्थाद्वारा संचालित योजना सम्बन्धि नियमहरू बुझेको छु/छौं। म/हामी यस खाता सम्बन्धि हाल भएको र समय समयमा परिवर्तन हुने संस्थाको नियम पालना गर्न मन्जुर गर्दछु/गर्दछौं।

(I/We have understood the present terms and conditions of Deposit Schemes. I/We agree to abide by them and any other changes introduced by the Company from time to time.)

खाता संचालकको नाम र पद	ठेगाना/फोन नं.	नागरिकता नं.	दस्तखत

Account Operation:

खाताको संचालन:

☐

Single
एकल

☐

Jointly
संयुक्त

☐

Any one of us
हामी मध्ये कुनै एक

☐

Any two of us
हामी मध्ये कुनै दुई

For Official Use Only कार्यालय प्रयोजनको लागि मात्र

Deposit Amount

निक्षेप रकम रु.

Interest Rate

(व्याज दर)

Deposit period in month

निक्षेप अवधि महिनामा

Date of maturity

(भुक्तानी मिति)

Fixed Deposit Certificate No.

मुद्दती प्रमाणपत्र नं.

..... A/C No.

खाता नं.

Prepared by:

Date

Approved by:

Date

Authorized Signature

Date

आवश्यक कागजपत्रहरू

- खाता सञ्चालकको हालसालै खिचेको पासपोर्ट साइजको रङ्गीन फोटो २ प्रति
- खाता सञ्चालकको नागरिकताको प्रतिलिपि
- प्रबन्धपत्र, नियमावली
- बोर्ड माइन्यूट
- आधिकारीक पत्र
- अन्य